

बकैया गाउँकार्यपालिकाको मिति २०७५।५।२० गतेको बैठकका प्रस्ताव एवं निर्णयहरू

१. सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण सम्बन्धमा :-

बकैया गाउँपालिकाले आर्थिक वर्ष २०७४।७५ मा सम्पादन गरेका काम काज तथा कार्यान्वयन गरेको बजेट सम्बन्धमा सर्वसाधारण जनतासँग प्रतक्ष साक्षात्कार गरी सुशासन प्रवर्धन गर्न भाद्र ३१ गते बिहान १० बजे हात्तीसुँडेमा सार्वजनिक सुनुवाई सम्पन्न गर्ने निर्णय गरियो । साथै सोहि दिन बिहान ८ बजे गाउँ कार्यपालिकाको कार्यालयमा सामाजिक परिक्षण समेत संचालन गर्ने सर्वसम्मत निर्णय गरियो ।

२. 'बकैया गाउँपालिकाको शिक्षा कार्यविधि, २०७५' पारित सम्बन्धमा :-

बकैया गाउँपालिकामा विद्यालय शिक्षा संचालन, व्यवस्थापन तथा नियमनका लागि बनेको 'बकैया गाउँपालिकाको शिक्षा कार्यविधि, २०७५' लाई सर्वसम्मत पारित गर्ने निर्णय गरियो ।

३. विद्युत प्राविधिकको सेवा करार सम्बन्धमा :-

बकैया गाउँपालिकाबाट आर्थिक वर्ष २०७५।७६ मा गाउँसभाबाट पारित विद्युत विस्तार शिर्षकमा पारित बजेटबाट संचालन गरिने विद्युत विस्तार सम्बन्धि कार्यलाई सहज बनाउन इलेक्ट्रिसियन पदमा १ जनालाई सेवा करारमा लिने गरी बकैया गाउँकार्यपालिकाबाट मिति २०७५।५।५ मा निर्णय भएकोमा विद्युत विस्तार कार्यलाई अझ प्रभावकारी बनाउन उक्त स्थानमा इलेक्ट्रिकल सब-इन्जिनियर(पाँचौं तह) सेवा करारमा लिने सर्वसम्मत निर्णय गरियो ।

४. वडा कार्यालय भवन निर्माण सम्बन्धमा:-

बकैया गाउँपालिका भवन र गाउँपालिकाका विभिन्न वडा कार्यालयहरू चालु आर्थिक वर्षमा निर्माण गर्ने गरी बकैया गाउँकार्यपालिकाबाट मिति २०७५।४।२० मा निर्णय भएकोमा साविकमा निर्णय भएका वडा कार्यालयहरूको अतिरिक्त वडा नं १२ कार्यालय समेत थप निर्माण गर्ने गरी सर्वसम्मत निर्णय गरियो ।

५. पहिरोबाट अवरुद्ध सडक संचालन सम्बन्धमा:-

बकैया गाउँपालिकाको केन्द्रलाई वडा कार्यालय सम्म जोड्ने तथा गाउँपालिका भित्रका अन्य मुख्य सडकहरू वर्षायाममा आएको पहिरोको कारणले अवरुद्ध भएकाले ति सडकहरू तत्काल सुचारु गर्न प्राविधिकलाई फिल्ड अवलोकन गर्न लगाई तयार भएको लागत अनुमान बमोजिम काम गर्न लगाई बकैया गाउँपालिकाले आर्थिक वर्ष २०७५।७६ को लागि पारित बजेटमा मर्मत सम्भार कोष शिर्षकमा विनियोजन गरिएको रकमबाट उक्त कार्यमा लागेको रकम भुक्तानी गर्ने सर्वसम्मत पारित गरियो ।

६. वस्ती स्थानान्तरण सम्बन्धमा:-

बकैया गाउँपालिकाको वडा नं ३ भुवनचुली क्षेत्रमा रहेका १३ घरधुरीहरू निर्माणाधिन 'धरान चतारा सडक'बाट पहिरोको जोखिममा परेकाले ति घरहरू तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेकोले सो कार्यको लागि

यथासिद्ध प्रकृया अघि बढाउन गाउँपालिकाको तर्फबाट धरान चतारा सडक निर्माण आयोजनालाई अनुरोध गर्ने सर्वसम्मत निर्णय गरियो ।

७. 'गाउँ खेलकुद विकास समिति' गठन सम्बन्धमा:-

बकैया गाउँपालिका भित्र संचालन गरिने सम्पूर्ण खेलकुद क्रियाकलापहरूलाई व्यवस्थित रूपमा संचालन गर्न तपशिल बमोजिमको गाउँ खेलकुद विकास समिति गठन गर्ने निर्णय गरियो । साथै गाउँ खेलकुद विकास समितिलाई आवश्यक सहयोग र समन्वय गर्न उक्त समितिको मातहतमा रहने र कार्य गर्ने गरी 'गाउँ खेलकुद समन्वय समिति' गठन गर्ने सर्वसम्मत निर्णय गरियो ।

तपशिल

१. गाउँपालिका अध्यक्ष	संयोजक
२. गाउँपालिका उपाध्यक्ष	सदस्य
३. प्रमुख प्रशासकीय अधिकृत	सदस्य
४. सामाजिक विकास समितिको संयोजक	सदस्य
५. प्रतिनिधी जिल्ला खेलकुद विकास समिति	सदस्य
६. गाउँकार्यपालिका सदस्यहरूमध्येबाट कार्यपालिकाले मनोनित गरेको २ जना	सदस्य
७. गाउँ खेलकुद समन्वय समिति अध्यक्ष	सदस्य
८. शिक्षा अधिकृत	स. सचिव

८. प्रोफाइल निर्माण सम्बन्धमा:-

बकैया गाउँपालिकाको प्रोफाइल निर्माणको प्रकृया अघि बढाउने सर्वसम्मत निर्णय गरियो ।

९. अमानतबाट कर संकलन सम्बन्धमा:-

बकैया गाउँपालिका क्षेत्र भित्र रहेका खोला तथा बगर क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा आदिको व्यवस्थित रूपमा उत्खनन गर्न गाउँपालिकाले तयार गरिरहेको प्रारम्भिक वातावरणीय परिक्षणको प्रतिवेदन स्विकृत भई ठेक्काको प्रकृया सम्पन्न नभएसम्मको लागि 'अमानतबाट कर संकलन कार्ययोजना' स्विकृत गरी असोज १ बाट ढुंगा गिट्टीको कर अमानतबाट संकलन सुरु गर्ने सर्वसम्मत निर्णय गरियो ।